

Sub.Code : 1041'D'

NEB - GRADE XII

2081 (2024)

Accounting

(New Course)

(रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७८, ७९ र ८० भएका नियमित तथा ग्रेडबुद्धि परीक्षार्थीहरूका लागि मात्र)

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ ।

Candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.

Time: 3 hrs.

Full Marks: 75

सबै प्रश्नको उत्तर दिनुहोस् । (Attempt all the questions)

समूह 'क' (Group 'A')

अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Very short answer questions) [११×१=११]

- कम्पनीको परिभाषा दिनुहोस् । (Define company.)
- माग बक्यौताबारेमा उल्लेख गर्नुहोस् ।
Define calls in arrear.
- अदृश्य सम्पत्तिका कुनै दुई शीर्षक लेख्नुहोस् ।
Write any two items of intangible assets.
- स्थिर अप्रत्यक्ष खर्चको अर्थ लेख्नुहोस् ।
State the meaning of fixed overhead.
- मुख्य खर्चको अर्थ लेख्नुहोस् ।
Write the meaning of prime cost.
- सांकेतिकरणको अर्थ लेख्नुहोस् । (Write the meaning of codification.)
- कार्य दर ज्याला प्रणालीका कुनै दुई बेफाइदाहरू उल्लेख गर्नुहोस् ।
Mention any two demerits of piece rate system of wage payment.
- कम्प्युटराइज्ड लेखा भनेको के हो ?
What is computerized accounting ?
- रु. १२,००० प्रस्तावित लाभांशको समायोजन प्रविष्टि तयार पार्नुहोस् ।
Prepare adjustment entry of proposed dividend of Rs. 12,000.

क्रमशः (Contd...)

1041'D'

(2)

१०. निम्न जानकारीका आधारमा सञ्चालन क्रियाकलापबाट नगद प्रवाह निर्धारण गर्नुहोस् ।
Calculate cash flow from operating activities from the following information.
- | | |
|--|--------------|
| खुद नाफा (Net profit) | Rs. 2,00,000 |
| ग्राहक खातामा कमी (Account receivable decreased) | Rs. 40,000 |
| ऱ्हासकट्टि (Depreciation) | Rs. 10,000 |
११. मितव्ययी आदेश परिमाण ६०० एकाई र आदेश सङ्ख्या १२ पटक छ भने, वार्षिक आवश्यकता पत्ता लगाउनुहोस् ।
EOQ is 600 units and No. of order is 12 times, find out annual requirement.

समूह 'ख' (Group 'B')

संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Short answer questions) [८×५=४०]

१२. A कम्पनी लि.ले १०० अंकित दरका १०,००० किस्ता शेयर रु. ११० भुक्तानी गर्ने गरी आवेदन माग गर्‍यो, रकम निम्न बमोजिम भुक्तानी गर्नुपर्नेछ,
A Company Ltd. invited applications for 10,000 shares of Rs. 100 each at Rs. 110 payable as under :
- | | |
|--|--------|
| आवेदनमा (On application) | Rs. 30 |
| प्रव्याजसहित बाँडफाँडमा (On allotment including premium) | Rs. 50 |
| अन्तिम माग (On final call) | Rs. 30 |
- १२,००० शेयरहरूको आवेदन प्राप्त भयो । शेयरहरू समानुपातिक बाँडफाँड गरियो । आवेदनमा प्राप्त बढी रकम बाँडफाँडमा प्रयोग गरियो । सबै शेयरहरूको रकम माग गरे बमोजिम प्राप्त भयो तर ४०० शेयरहरूको अन्तिम किस्ता प्राप्त भएन ।
Application were received for 12,000 shares. Shares were allotted on pro-rata basis. Excess application money were utilized towards the money due on allotment. All calls were duly made and received except on final call money on 400 shares.

तयार गर्नुहोस् (Required): भौचरहरू (Journal entry for) [१+२+२]

- शेयर आवेदन (Share application)
- शेयर बाँडफाँड (Share allotment)
- शेयर अन्तिम किस्ता (Share final call)

१३. (I) एउटा कम्पनीले रु. १,१०,००० मा प्लान्ट खरिद गरी रु. १०० अंकित मूल्यका १,००० शेयर जारी गर्‍यो ।
A company issued 1,000 shares at Rs. 100 per share to purchase plant of Rs. 1,10,000.

क्रमशः (Contd...)

(3)

1041'D'

तयार गर्नुहोस् (Required):

[१+१]

प्लान्ट खरिद र शेयर जारी गरेको प्रविष्टी

Entry for purchase of plant by issuing share.

(II) एउटा कम्पनीले रु. १०० दरका ४,०००, ९% ऋणपत्र १०% अतिरिक्त रकममा जारी गर्‍यो र ५ वर्ष पछि अंकित मूल्यमा फिर्ता गर्नेछ ।

A company issued 4,000, 9% debentures of Rs. 100 each at 10% premium and redeemable after 5 year at par.

तयार गर्नुहोस् (Required):

[३]

ऋणपत्र जारी र भुक्तानी भौचरहरू

Journal entries for issue and redemption of debentures

१४. गत वर्ष चैत ३१ को एउटा कम्पनीको खाताहरूको मौज्जात निम्न बमोजिम छ :

The following ledger balances of a company on 31st Chaitra last year :

विवरण (Particulars)	रु. (Rs)
कमिशन प्राप्त (Commission received)	5,000
विविध खर्चहरू (Sundry expenses)	18,000
बिक्री (Sales)	8,50,000
खरिद (Purchase)	4,20,000
सुरु मौज्जात (Opening stock)	30,000
भाडा (Rent)	50,000
ज्याला (Wages)	40,000
तलब (Salaries)	47,000
व्याज खर्ज (Interest expense)	10,000

थप जानकारी (Additional information):

i) अन्तिम मौज्जातको मूल्य (Value of closing stock) Rs. 40,000

ii) कर व्यवस्था (Make provision for tax) 50%

तयार गर्नुहोस् (Required):

[२+३]

a) व्यापार हिसाब खाता (Trading Account)

b) नाफा नोक्सान हिसाब खाता (Profit and Loss Account)

1041'D'

(4)

१५. एउटा कम्पनीको गत वर्ष ३१ चैतको सन्तुलन परीक्षण निम्न प्रकार छ :

The Trial Balance of a company as on 31st Chaitra last year was given below :

विवरण (Particulars)	Dr. (Rs.)	Cr. (Rs.)
बिक्री (Sales)		7,20,000
पूँजी (Capital)		2,00,000
साहुहरू (Creditors)		30,000
कमिशन (Commission)		10,000
चालु सम्पत्ति (Current assets)	1,20,000	
स्थिर सम्पत्ति (Fixed assets)	3,00,000	
अग्रिम बिमा (Prepaid insurance)	12,000	
तलब (Salaries)	60,000	
खरिद (Purchase)	4,40,000	
ज्याला (Wages)	28,000	
जम्मा (Total)	9,60,000	9,60,000

थप जानकारी (Additional information):

i) स्थिर सम्पत्तिको न्हासकृती (Depreciation on fixed assets) : @10%

ii) करको व्यवस्था (Provision for tax) Rs. 52,000

तयार गर्नुहोस् (Required):

[५]

कार्य विवरण (Work sheet)

१६. सामग्री नियन्त्रण भनेको के हो ? यसका कुनै तीन उद्देश्यहरू लेख्नुहोस् ।

[२+३]

What is material control ? Write its any three objectives.

१७. (I) भण्डार खाताको अर्थ प्रष्ट्याउनुहोस् ।

[२]

Clarify the meaning of store ledger.

(II) आश्विन महिनाको भण्डार कारोबारहरू निम्न प्रकार छ :

The following are the store transactions for the month of Aswin.

आश्विन (Aswin) 1: शुरु मौज्जात (Opening inventory) 200 units@ Rs. 5

आश्विन (Aswin) 5: खरिद (Purchase) 500 units@ Rs. 6

आश्विन (Aswin) 22: खरिद (Purchase) 700 units@ Rs.7

क्रमशः(Contd...)

क्रमशः(Contd...)

(5)

1041'D'

आश्विन महिनाको जम्मा बिक्री (Total sales during the month of Aswin): 1,100 units

पत्ता लगाउनुहोस् (Required): [३]

बिक्री वस्तुको लागत तथा अन्तिम मौज्जातको लागत LIFO विधि प्रयोग गरी आवधिक मौज्जात प्रणालीको आधारमा

Cost of goods sold and cost of ending inventory using LIFO method under periodic inventory system.

१८. (I) ज्यालासँग सम्बन्धित जानकारीहरू निम्न प्रकार छन् :

The following information are given relating to wages:

प्रति एकाई ज्याला (Wage rate per unit)	Rs. 120
प्रति घण्टा उत्पादन (Output per hour)	4 units
जम्मा कार्य घण्टा (Total working hours)	400 hours

पत्ता लगाउनुहोस् (Required): [२]

जम्मा ज्याला (Total wages)

(II) लागत तथा वित्तीय लेखाको तुलना गर्दा निम्न तथ्यहरू पत्ता लाग्यो ।

On comparison of cost and financial accounts, the following facts were disclosed.

- i) वित्तीय लेखा अनुसार मुनाफा (Net profit as per financial account) : Rs. 45,000
- ii) वित्तीय लेखामा कर भुक्तानी (Tax paid shown in financial account) : Rs. 10,000
- iii) वित्तीय लेखामा लाभांश आम्दानी
(Dividend received recorded in financial account) : Rs. 8,000
- iv) लागत लेखामा ञ्हासकट्टी कमी
(Depreciation under charged in cost account) : Rs.10,000

तयार गर्नुहोस् (Required): [३]

लागत हिसाब मिलान विवरण

Cost Reconciliation Statement

१९. लेखा सफ्टवेयर प्रणालीका प्रयोगहरू व्याख्या गर्नुहोस् । [५]

Explain the usages of accounting software.

क्रमशः(Contd...)

1041'D'

(6)

समूह 'ग' (Group 'C')

विस्तृत उत्तरात्मक प्रश्नहरू (Long answer questions)

[३×८=२४]

२०. एउटा कम्पनीको सन्तुलन परीक्षण निम्नानुसार छ :

The following was the trial balance of a company :

विवरणहरू (Particulars)	Dr. (Rs.)	Cr. (Rs.)
शुरु मौज्जात (Opening stock)	30,000	
खरिद (Purchase)	2,50,000	
ज्याला (Wages)	50,000	
भन्सार शुल्क (Custom duty)	10,000	
आसामीहरू (Debtors)	1,00,000	
मेशिनरी (Machinery)	3,00,000	
तलब (Salary)	45,000	
अग्रिम बिमा शुल्क (Prepaid insurance premium)	35,000	
विज्ञापन खर्च (Advertisement expenses)	10,000	
नगद (Cash)	76,000	
फर्निचर (Furniture)	1,20,000	
ऋणपत्रको व्याज (Interest on debenture)	13,000	
बिक्री (Sales)		5,00,000
शेयर पूँजी (Share capital)		3,50,000
छुट प्राप्त (Discount received)		5,000
लाभांश प्राप्त (Dividend received)		4,000
ऋणपत्र (Debenture)		1,30,000
साहुहरू (Creditors)		50,000
जम्मा (Total)	10,39,000	10,39,000

थप जानकारीहरू (Additional information):

- i) अन्तिम मौज्जात (Closing stock) : Rs. 50,000
- ii) अग्रिम बिमा खर्च लेखियो (Prepaid insurance premium expired): Rs. 25,000
- iii) तिर्न बाँकी तलब (Salary due) Rs. 5,000
- iv) मेशिनरीमा ञ्हासकट्टी (Depreciation on machinery) : 10%
- v) आयकरको लागि व्यवस्था (Provision for income tax) : 25%

क्रमशः(Contd...)

(7)

1041'D'

तयार गर्नुहोस् (Required):

[४+४]

- a) NFRS अनुसार नाफा नोक्सान विवरण (Statement of profit or loss as per NFRS)
b) NFRS अनुसार वित्तीय अवस्थाको विवरण (Statement of financial position as per NFRS)

OR (अथवा)

- a) बहुचरण आय विवरण (Multi step income statement)
b) वित्तीय अवस्थाको विवरण (Statement of financial position)

२९. एउटा कम्पनीको तुलनात्मक वासलात निम्नानुसार छ :

The comparative balance of a company is as follows :

दायित्व Liabilities	2077 Rs.	2078 Rs.	सम्पत्ति Assets	2077 Rs.	2078 Rs.
शेयर पूँजी (Share capital)	2,50,000	3,00,000	मेशिनरी (Machinery)	2,50,000	3,50,000
ऋणपत्रहरू (Debentures)	50,000	25,000	मौज्दात (Stock)	20,000	40,000
साहुहरू (Creditors)	75,000	1,00,000	आसामीहरू (Debtors)	1,05,000	85,000
अवितरित नाफा (Retained earning)	50,000	75,000	नगद (Cash)	50,000	25,000
जम्मा (Total)	4,25,000	5,00,000	जम्मा (Total)	4,25,000	5,00,000

थप जानकारीहरू (Additional information):

- i) बिक्री (Sales) Rs. 3,50,000
ii) बिक्रीको लागत (Cost of goods sold) Rs. 2,18,000
iii) सञ्चालन खर्च (Operating expenses) Rs. 50,000
iv) मेशिनरी खरिद (Machinery purchased) Rs. 1,60,000
v) मेशिनरी बिक्री (Machinery sold) Rs. 35,000
vi) आयकर भुक्तानी (Income tax paid) Rs. 2,000
vii) लाभांश भुक्तानी (Dividend paid) Rs. 30,000

तयार गर्नुहोस् (Required):

[४+१+२+१]

प्रत्यक्ष विधि प्रयोग गरी नगद प्रवाह विवरण (Cash flow statement using direct method)

क्रमशः (Contd...)

1041'D'

(8)

२२. एउटा कारखानाको गत वर्षको उत्पादन लागतसँग सम्बन्धित जानकारीहरू दिइएको छ :

Last year's production cost related information of a factory are provided as:

प्रत्यक्ष सामग्री (Direct material)	Rs. 2,00,000
प्रत्यक्ष ज्याला (Direct wages)	Rs. 1,00,000
कारखाना अप्रत्यक्ष खर्च (Factory overhead)	Rs. 50,000
कार्यालय अप्रत्यक्ष खर्च (Office overhead)	Rs. 70,000

बोलपत्र पेश गर्नका लागि निम्नानुसारको प्रत्यक्ष लागत र अन्य अनुमानित जानकारीहरू दिइएको छ :

For the submission of a tender the following information of direct cost and other estimation are provided as :

प्रत्यक्ष सामग्री (Direct material)	Rs. 80,000
प्रत्यक्ष ज्याला (Direct wages)	Rs. 50,000

कारखाना अप्रत्यक्ष खर्च प्रत्यक्ष ज्यालाको आधारमा र कार्यालय अप्रत्यक्ष खर्च कारखाना लागतको आधारमा निर्धारण गरिने छ । नाफा बिक्री रकमको २५ प्रतिशत हुनेछ ।

Factory overhead on the basis of direct wages and office overhead on the basis of factory cost. Profit will be 25% on sales amount.

तयार गर्नुहोस् (Required):

[३+५]

- a) लागत विवरण (Cost Sheet)
b) टेण्डर विवरण (Tender Sheet)

-0-